



# स्थानीय राजपत्र

## शिवपुरी गाउँपालिकाद्वारा प्रकाशित

खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७

### भाग - २

शिवपुरी गाउँ कार्यपालिकाले तल लेखिए बमोजिमको कार्यविधि बनाएको हुनाले  
सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

### ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि, २०८१

#### प्रस्तावना:

ज्येष्ठ नागरिकहरूलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्न तथा निजहरूमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरू प्रति श्रद्धा, आदर तथा सद्व्यवहार अभिवृद्धि गर्नुका साथै राज्यद्वारा तोकिएको सेवा एवं सुविधाको उचित व्यवस्थापन गर्न समाजका जेष्ठ नागरिकलाई परिचय-पत्र प्रदान गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिवपुरी गाउँकार्यपालिकाको मिति २०८१/०६/१८ को बैठकले यो कार्यविधि पारित गरी लागू गरेको छ ।

परिच्छेद - १

प्रारम्भिक

- (१) सक्षिस नाम र प्रारम्भः- यो कार्यविधिको नाम "ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि, २०८१" रहेको छ ।
- (२) परिभाषा:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा
- (क) "कार्यालय" भन्नाले शिवपुरी गाउँपालिकाको कार्यालय सम्झनुपर्छ ।
- (ख) "शाखा" भन्नाले शिवपुरी गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा सम्झनुपर्छ ।
- (ग) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई बुझनुपर्छ ।
- (घ) "मन्त्रालय" भन्नाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्झनुपर्छ ।
- (ड) "वडा कार्यालय" भन्नाले गाउँपालिका अन्तर्गतका वडा कार्यालय सम्झनुपर्छ ।
- (च) "गाउँपालिका" भन्नाले शिवपुरी गाउँपालिका सम्झनुपर्छ ।

परिच्छेद - २

परिचय-पत्र वितरणका आधार

- (३) नेपालको संविधान, २०७२ को धारा ४१ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिकको हक, ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १५ अनुसार ज्येष्ठ नागरिकहरुलाई परिचय-पत्र दिने व्यवस्था लगायत ज्येष्ठ नागरिक परिचय-पत्र वितरणका आधार हुनेछन् ।

परिच्छेद - ३

उद्देश्य

- (४) ज्येष्ठ नागरिकहरुको पहिचान गर्ने र स्थानीय तहदेखि नै ज्येष्ठ नागरिकहरुको लगत राख्ने । उक्त लगत राख्ने कार्यमा एकरूपताका लागि अनुसूचि-४ को ढाँचामा लगत राख्ने ।
- (५) नेपालको संविधानले प्रदत्त ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित तथा ज्येष्ठ नागरिकको वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग सरल रूपमा प्रदान गर्ने ।

## **खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७**

(६) प्रचलित ऐन, नियम अनुसार ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी निजहरूमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी विकास प्रक्रियामा सहभागी गराउने ।

### **परिच्छेद - ४ ज्येष्ठ नागरिकको वर्गीकरण**

- (७) ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १४ को उपनियम (१) बमोजिम ज्येष्ठ नागरिकहरूको वर्गीकरण देहाय बमोजिम गरिएको छ ।
- (क) साठी वर्ष पूरा गरी सत्री वर्ष उमेर पूरा नगरेका ज्येष्ठ नागरिक ।
- (ख) ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले परिभाषित गरे अनुसार साठी वर्ष उमेर पूरा गरेका सबै नेपाली नागरिकहरू ।
- (ग) सत्री वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक ।
- (घ) असाह्य ज्येष्ठ नागरिक ।
- (ङ) अशक्त ज्येष्ठ नागरिक ।
- (च) एकल ज्येष्ठ नागरिक ।

### **परिच्छेद - ५ परिचय-पत्र वितरणका मापदण्ड**

- (८) निवेदन दिनुपर्ने :- ज्येष्ठ नागरिक परिचय-पत्र प्राप्त गर्नका लागि अनुसूची -१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।
- (९) ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १५ बमोजिम साठी वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई मात्र ज्येष्ठ नागरिक परिचय-पत्र प्रदान गर्न सकिनेछ ।
- (१०) परिचय पत्रको ढाँचा यस कार्यविधिको अनुसूची-२ बमोजिम हुनेछ । ज्येष्ठ नागरिक परिचय-पत्रको आकार नेपाली नागरिकताको प्रमाण-पत्रको आकार बराबरको हुनेछ । उक्त परिचय-पत्र एकातर्फ नेपाली भाषामा र पछाडीपट्टी अंग्रेजी भाषामा समेत हुनेछ ।

### **परिच्छेद - ६ परिचय-पत्र वितरण प्रक्रिया**

## **खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७**

- (११) ज्येष्ठ नागरिक परिचय-पत्र प्राप्त गर्न साठी वर्ष उमेर पुगेको ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।
- (१२) निवेदनमा आफ्नो उमेर खुलेको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि र तीन (३) प्रति पासपोर्ट साईजको फोटो संलग्न हुनुपर्नेछ । यस प्रयोजनको लागि नागरिताको प्रमाण-पत्रलाई आधार मानिनेछ ।
- (१३) ज्येष्ठ नागरिक परिचय-पत्र गाउँपलिकाको कार्यालय मार्फत प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीद्वारा प्रदान गरिने छ ।
- (१५) परिचय-पत्र प्राप्त ज्येष्ठ नागरिकहरूको लगत तोकिए बमोजिमको Software/Computerized गरी अनुसूची-३ बमोजिमको ढाँचामा राखी वडा तथा गाउँपालिका कार्यालय मार्फत वार्षिक रूपमा सम्बन्धित प्रदेश र संघको मन्त्रालयमा जानकारी गराइने छ ।
- (१६) ज्येष्ठ नागरिक परिचय-पत्र प्रतिलिपि लिन सम्बन्धित प्रहरी कार्यालयको सिफारिस वा वडाको सफारिस सहित सम्बन्धित स्थानीय तहमा निवेदन पेश गर्नुपर्नेछ ।
- (१७) यस गाउँपालिका बाहेक अन्य स्थानको नेपाली नागरिकताको प्रमाणपत्र भएमा अनिवार्य रूपमा निजले बसाई-सराई वा मतदाता परिचयपत्र पेश गर्नुपर्नेछ ।

### **परिच्छेद - ७**

#### **खोरेजी र बचाउ**

- (१८) यस पूर्व महिला तथा बालबालिका कार्यालय, गाउँ कार्यपालिकाको कार्यालयवाट वितरण भएका ज्येष्ठ नागरिक परिचय-पत्र वितरण यसै बमोजिम भएको मानिने छ ।

### **परिच्छेद - ८**

#### **विविध**

- (१९) ज्येष्ठ नागरिक परिचय-पत्र वितरण सम्बन्धी अन्य कुराहरु शिवपुरी गाउँकार्यपालिका आफैले निर्धारण गर्नेछ ।
- (२०) गाउँ कार्यपालिकालाई उचित लागेमा कार्यपालिकाका ज्येष्ठ सदस्यको संयोजकत्वमा कार्यविधिले तोके बमोजिमका सदस्य रहने गरी एक ज्येष्ठ नागरिक कल्याण समिति गठन गर्न सक्नेछ ।
- (२१) जेष्ठ नागरिक परिचय-पत्र वितरण सम्बन्धमा माथि उल्लेखित व्यवस्था बाहेक प्रचलित कानूनको अधीनमा रही प्रमुख प्रशासकीय अधिकृतले निर्णय गरे बमोजिम हुनेछ ।

अनुसूची १


(नियम ८ सँग सम्बन्धित)

ज्येष्ठ नागरिकले परिचय पत्र पाउँ भनि पेश गर्ने निवेदनको ढाँचा

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू,  
शिवपुरी गाउँपालिका,  
गाउँ कार्यपालिकाको कार्यालय,  
शेराबगर, नुवाकोट।

मिति : २० / /

विषय : ज्येष्ठ नागरिक परिचय-पत्र पाउँ ।



उपर्युक्त सम्बन्धमा शिवपुरी गाउँपालिकाको ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि, २०८१ को परिच्छेद-५, नियम ८ अनुसूची-२ अनुसारको परिचय-पत्र पाउनको लागि निम्न बमोजिमको विवरण सहित अनुरोध गर्दछु ।

निवेदक

नाम, थर :

हस्ताक्षर :

१. ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण :

(क) ज्येष्ठ नागरिकको नाम, थर :

(ख) बाबु/आमाको नाम :

(ग) जन्म मिति र स्थान :

(घ) ठेगाना :

(अ) स्थायी ठेगाना : जिल्ला.....गा.पा.....वडा नं.....  
टोल /गाउँ.....फोन नं.....इमेल.....

(आ) अस्थायी ठेगाना : जिल्ला.....गा.पा.....वडा नं.....

## खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७

टोल / गाउँ.....फोन नं.....इमेल.....

(ड) लिङ्ग :

(च) स्वास्थ्य सम्बन्धी विवरण (कुनै विशेष रोग वा अपाङ्गता भए खुलाउने).....

(छ) नागरिकता.....

### २. वर्गीकरण:-

(क) सत्तरी वर्ष उमेर पुरा नगरेका ज्येष्ठ नागरिक(ख) सत्तरी वर्ष उमेर पुरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक(ग) असहाय ज्येष्ठ नागरिक(घ) अशक्त ज्येष्ठ नागरिक(ड) एकल ज्येष्ठ नागरिक

### ३. ज्येष्ठ नागरिकको परिवार सम्बन्धी विवरण :

(क) पति/पत्नीको नाम, थर :

(ख) सगोलका छोरा, बुहारी, छोरी, नाती, नातिनीको नाम, थर र ठेगाना:

(ग) छुट्टिइ भिन्न बसेका छोरा, बुहारी, छोरी, नाती, नातिनीको नाम, थर र ठेगाना :

### ४. ज्येष्ठ नागरिकको शैक्षिक योग्यता र पेशागत दक्षता :

(क) शैक्षिक योग्यता.....(ख) पेशागत दक्षता.....

(ग) अनुभवको क्षेत्र.....

### ५. ज्येष्ठ नागरिकको सम्पत्ति विवरण :

(क) चल सम्पत्ति :

(ख) अचल सम्पत्ति :

#### निवेदकः

नाम थर:

हस्ताक्षर:

#### पेश गर्ने

नाम थर:

हस्ताक्षर:

#### प्रमाणित गर्ने

नाम थर:

पद:

हस्ताक्षर:

अनुसूची - २  
(नियम १० सँग सम्बन्धित)  
ज्येष्ठ नागरिक परिचय-पत्रको ढाँचा

स्थानीय तह  
शिवपुरी गाउँपालिका  
शेराबगर, नुवाकोट  
बागमती प्रदेश, नेपाल

ज्येष्ठ नागरिक परिचय-पत्र

परिचय पत्र नं .....  
नाम, थर: .....  
ना. प्र. नं : ..... राष्ट्रियता: .....  
जन्म मिति: ..... लिङ्ग: .....  
ठेगाना: जिल्ला ..... गा. पा/न. पा: .....  
वडा नं: ..... टोल/गाउँ: .....  
उपलब्ध छुट तथा सुविधाहरु : .....  
पति/पत्नीको नाम थर : .....  
हेरचाह केन्द्रमा बसेको भए सोको विवरण : .....  
संरक्षकको नाम थर: .....  
ठेगाना: ..... सम्पर्क नं: .....  
रक्त समूह: ..... रोग भए रोगको नाम: .....  
सेवन गरिएको औषधीको नाम: .....

फोटो

प्रमाणित गर्ने अधिकृतको  
दस्तखत:  
नाम, थर:  
पद:  
कार्यालय:

Annex - 2  
Local Level

Shivapuri Rural Municipality  
Serabagar, Nuwakot  
Bagmati Province, Nepal

**Senior Citizenship Card**

Card No.....

Name:.....

Citizenship No..... Nationality:.....

Date of Birth:..... Sex: .....

Photo

Address:

District:..... Municipality:.....

Ward No:..... Tole/Village.....

Available Service:.....

Name of Wife/Husband.....

Senior Citizen Home (if stayed):.....

Name of caretaker:.....

Address:..... Contact No. ....

Blood Group..... Diseases Name.....

Name of drugs.....

**Approved by:-**

Signature:-

Name:-

Designation:-

Office:-

खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७

---

## खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७

अनुसूची-३

## (नियम ४ सँग सम्बन्धित)

## स्थानीय सरकार

# शिवपुरी गाउँपालिका

शेरावगर, नुवाकोट

## ज्येष्ठ नागरिक परिचय-पत्र वाहकको अभिलेखको ढाँचा

खण्ड ८) शेरावगर, नुवाकोट, २०८१ साल कात्तिक २० गते (संख्या: ७

अनुसूचि-४  
(नियम ४ सँग सम्बन्धित)

स्थानीय सरकार  
शिवपुरी गाउँपालिका  
शेरावगर, नुवाकोट  
लगतको ढाँचा

महिला					पुरुष					
क्र. सं	नाम थर	ठेगाना	परिचयपत्र नं	ज्येष्ठ (६० वर्ष पुरा गरेका)	क्र. .सं	नाम थर	ठेगाना	परिचयप त्र नं	ज्येष्ठ (६० वर्ष पुरा गरेका)	वरिष्ठ ज्येष्ठ (७० वर्ष पुरा गरेका)

आज्ञाले,  
बद्रिनाथ लम्साल  
प्रमुख प्रशासकीय अधिकृत